

नीति जेजेआइसी – योग्यता/सहभागिताको लागि न्यूनतम मापदण्डहरू

योग्यता

यदि विद्यार्थीले योग्यता सम्बन्धी गरिएको निम्न मापदण्डहरू पुरा गर्दछ भने उसले खेलकुदमा वा चेरलिडिङमा भाग लिन सक्दछ :

१. कोलोराडोको हाइ स्कूल क्रियाकलापसंग सम्लग्न संगठन (सिएचएसए) ले निर्धारण गरेको योग्यता सम्बन्धी आवश्यकताहरूलाई सबै खेलाडीहरूले पुरा गर्नु पर्दछ ।

२. सिएचएसएको योग्यता सम्बन्धी आवश्यकताहरूलाई परिपालन गर्न हप्ताहप्तामा सबै विद्यार्थीहरूलाई प्रमाणित गरिनेछ ।

३. अंकहरू दिने वेला मा ग्रेडहरूलाई अनुगमन गर्न सकियो भनेर सबै विद्यार्थीहरूको योग्यताको सूची कम्प्युटरमा रहने छ ।

४. कठिनाई भोगिरहेका विद्यार्थीहरूलाई सहयोग गर्न सपोर्ट सिस्टम (सघाउने प्रणाली) उपलब्ध हुनेछ ।

५. सिएचएसएले तोकेको आवश्यकताहरू पुरा गरेर नौ कक्षाका सबै विद्यार्थीहरू फल (शरद याम) र विन्टर (जाडो याम) को सिजन (याम) हरूका लागि योग्य हुनेछन् । योग्य हुनका लागि विद्यार्थीहरूले स्प्रिङ सिजन (वसन्त याम) २.० मापदण्डलाई पुरा गर्नुका साथसाथै सिएचएसएको स्तरलाई समेत पुरा गर्नुपर्नेछ ।

६. कक्षा १० देखि १२ सम्मका विद्यार्थी खेलाडीहरू निम्न वमोजिम योग्य हुनेछन् :

क. अधिल्लो दोस्रो सेमेस्टरको अन्तमा सरदर ग्रेड प्वाइन्ट (जिपिए) २.० प्राप्त गर्ने विद्यार्थीहरूले योग्यता सम्बन्धी साप्ताहिक आवश्यकताहरू पुरा गर्न नसकेको अवस्थामा बाहेक त्यसपछिको फल (शरद याम) र विन्टर सिजन (जाडो याम) का लागि उनीहरू योग्य हुनेछन् ।

ख. अधिल्लो दोस्रो सेमेस्टरको अन्तमा सरदर ग्रेड प्वाइन्ट २.० जिपिए नपाएका विद्यार्थीहरू त्यसपछिको फल सिजन (शरद याम) का लागि सिएचएसएले अख्तियारी गरेको पुनर्रप्रमाणीकरणको मिति सम्म योग्य हुनेछन् तर उक्त मितिमा उनीहरू २.० जिपिए भएको प्रमाणित हुनु पर्दछ । यदि पहिलो पटकको अंक दिने अवधिको अन्तिम समय सम्म उनीहरूलाई प्रमाणित हुन नसकेमा, फल सिजन (शरद याम) को बाँकी अवधिका लागि उनीहरू अयोग्य हुनेछन् ।

टेनिस र गल्फ खेलाडीहरू विद्यालय चलेको चौथो हप्ता सम्म २.० जिपिए प्राप्त गरेको भनी प्रमाणित हुनु पर्दछ । यदि प्रमाणित नभएमा, बाँकी सिजनको लागि उनीहरू अयोग्य हुनेछन् ।

ग. अधिल्लो दोस्रो सेमेस्टरका अन्तमा २.० जिपिए नपाएका विद्यार्थीहरू त्यसपछिको जाडोयाम (विन्टर सिजन) का लागि चालू पहिलो सेमेस्टरको अन्त सम्म योग्य हुनेछन् तर त्यस मितिमा उनीहरूले २.० जिपिए भएको प्रमाणित गर्नु पर्दछ । यदि पहिलो सेमेस्टरको अन्तमा प्रमाणित नभएमा, उनीहरू जाडो याम (विन्टर सिजन) को बाँकी अवधिका लागि अयोग्य हुनेछन् ।

घ. पहिलो सेमेस्टरको अन्तमा २.० जिपिए पाएका विद्यार्थीहरू उनीहरूले साप्ताहिक योग्यता आवश्यकताहरू पुरा गर्न नसकेको अवस्थामा बाहेक उनीहरू सम्पूर्ण वसन्तयाम (स्प्रिङ सिजन) को लागि योग्य हुनेछन् ।

ङ. पहिलो सेमेस्टरको अन्तमा २.० जिपिए नपाएका विद्यार्थीहरू सिएचएसएले अख्तियारी गरेको पुनर्रप्रयाशको मिति सम्म योग्य हुनेछन् तर उक्त मितिमा उनीहरू २.० जिपिए भएको प्रमाणित हुनुपर्दछ । यदि अंक दिइने तेस्रो पटकका अवधिको अन्तमा प्रमाणित हुन नसकेमा, उक्त विद्यार्थी वसन्तयाम (स्प्रिङ सिजन) को बाँकी अवधिका लागि अयोग्य हुनेछन् ।

७. चेरलिडिङको योग्यता सम्बन्धी आवश्यकताहरू निम्न वमोजिम हुनेछन् :

क. पहिलो सेमेस्टरको अन्तमा उम्मेद्वारले २.० जिपिए प्राप्त भएको हुनुपर्दछ ।

ख. खेलकूद राख्नु भन्दा पहिलो उम्मेद्वारहरू पाँचवटा क्लासहरू हुने (२५ घण्टा) सेमेस्टरमा भर्ना भएको हुनुपर्दछ र उनीहरू पाँचवटा क्लासहरू (२५ घण्टा) मा भर्ना गरिने छ र खेलकुदमा राख्ने वेला मा एक क्लास (पाँच घण्टा) भन्दा बढीमा असफल भएको हुनुहुदैन ।

ग. खेलाडीहरूले जस्तै योग्यता चेयरलिडरहरूले पनि पनि पुरा गर्नु पर्दछ र उही तरिकाले प्रमाणित गरिने छ ।

विद्यार्थी सघाउ प्रणाली (स्टुडेन्ट सपोर्ट सिस्टम)

१. प्रत्येक हाइ स्कूलमा ढाँचागत सघाउ प्रकृया लागू हुनेछ । विकल्पहरूमा अध्ययन गर्ने कक्षा, योग्यता सम्बन्धी विशेषज्ञ, विशेष शिक्षण सहायक, परामर्श सेवा, खेलकुद गोष्ठी, र समर स्कूलको पढाईहरू समावेश हुनेछन् ।

२. जोखिममा परेको खेलाडी विद्यार्थीको पहिचान साप्ताहिक योग्यता प्रतिवेदनद्वारा पहिचान गरिनेछ ।

३. सिजनपछिको सघाउ कायम राखिने छ ।

४. प्रत्येक स्कूलमा सपोर्ट सिस्टमको आवधिक मूल्यांकन गरिने छ ।

स्वीकृत गरिएको मे १९८४

अभ्याससँग सदृश हुनका लागि परिमार्जित : निर्देशिका स्वीकृत गरिएको मिति
परिमार्जित गरिएको : अगस्त २१, २००८

कानुनी सन्दर्भहरू : सि.आर.एस. २२-३२-११६.५

सि.आर.एस. २२-३३-१०४.५ (६)

कस सन्दर्भ : आइएचविजी, होम स्कूलिङ